

अनुसूची १

(कार्यविधिको दफा ८ बमोजिम)

करार कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन फाराम

आमाछोदिडमो गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय

गोल्जुडबेशी, रसुवा

खण्ड क	
विचरण पेश गरेको कार्यालय:	
दर्ता नः	
मिति:	
कर्मचारीको नाम:	
कर्मचारीको पद, श्रेणी/ तह:	
मूल्याङ्कन अवधि:..... साल..... महिना.....गते देखि..... साल..... महिना.....गते सम्म	
कार्यालयमा काम सुरु गरेको मिति:	
सुपरिवेक्षक समक्ष पेश गरेको मिति:	
सम्पादित कामको विवरण	
मूल्याङ्कन अवधिमा गरेका मुख्य कामहरु	सूचक बमोजिम काम भए/नभएको
क)	
ख)	
ग)	
घ)	
ङ)	
विवरण पेश गर्ने कर्मचारीको दस्तखतः	मिति:

नोट: यो फाराम २।२ प्रति भरी सुपरिवेक्षक समक्ष पेश गर्नुपर्नेछ ।

- कार्यसम्पादन मूल्याङ्कन फाराम एक आर्थिक वर्षमा २ पटक पेश गर्नुपर्नेछ ।
- साउन १ देखि मंसिर मसान्तसम्मको सम्पादित कामको विवरण पुस ७ गतेभित्र पेश गर्नुपर्नेछ ।
- बाँकी अवधिको सम्पादित कामको विवरण असार ७ गते भित्र पेश गर्नुपर्नेछ ।

खण्ड- ख			
मूल्याङ्कन			
			मूल्याङ्कन अङ्क
मूल्याङ्कनका आधार	सुपरीवेक्षकले प्रदान गर्ने	पुनरावलोकनक तलि प्रदान गर्ने	पुनरावलोकन समितिले प्रदान गर्ने
१. विषयवस्तुको जान तथा सीप			
(क) कामसँग सम्बन्धित विषयको आधारभूत जानकारी			
(क) कामसँग सम्बन्धित विषयमा भएका नविनतम विषयको जानकारी			
(ग) विषयवस्तु सम्यन्धी सीध			
(घ) सीप प्रयोगको क्षमता			
२. अनुसशासन, आचरण, शिष्टाचार र आज्ञापालन			
(क) कर्मचारीको सामि तोकिएको पोशाक लगाउने गरेको			
(ख) कर्मचारीले पालना गर्नुपर्ने आचरण पालना गरेको			
(ग) आफूभन्दा माथिल्लो तहका पदाधिकारीले दिएको आज्ञा पालन गरेको			
(घ) अनाधिकृत रुपमा सूचना दिने गरेको			
३. समयपालना र नियमितता			
(क) समयमा कार्यालय उपस्थित भएको			
(ख) बिना जानकारी कार्यालयमा उपस्थित हुने नगरेको			
(ग) नियमित रुपमा कार्यालयमा उपस्थित भएको			
(घ) कार्यालयको आवश्यकता अनुसार			

कार्यालय समयभन्दा अतिरिक्त समय पनि काम गर्ने गरेको						
४. सरोकारवाला संगको व्यवहार						
(क) बाफू भन्दा माथिका कर्मचारीहरूसंग गर्ने व्यवहार उपयुक्त रहेको						
(ख) आफूसरह र आफू मातहतका कर्मचारीसंग गर्ने व्यवहार मित्रवत रहेको						
(ग) सेवाग्राहीसंग गर्ने व्यवहार मित्रवत रहेको						
(घ) मुस्कान सहितको व्यवहार गर्ने गरेको						
५. काम सँगको लगाव र नतिजा						
(क) कार्यालयको कामलाई मूल प्राथमिकतामा राखे गरेको						
(च) कार्यालयको गोपनीयता भङ्ग गर्ने नगरेको						
(ग) दिईएको काम समयमै सम्पन्न गर्ने गरेको						
(घ) कार्यालयमा आफूसँग रहेका सामानको उचित ढंगले सुरक्षा र संरक्षण जम्मा प्रासाङ्क अङ्क र अक्षरमा						
पूर्णाङ्क	४० (चालिस)	३० (तिस)				३० (तिस)
प्रासाङ्क						
९५ प्रतिशत भन्दा बढी र ७५ प्रतिशत भन्दा कम अङ्क दिँदा खुलाईएको कारण	सुपरिवेक्षकको नाम:.....	पुनरावलोकन कर्ताको नाम:.....	पुनरावलोकन समितिका पदाधिकारीको			
	पद:	पद	नाम	पद	संकेत	दस्तखत
	सङ्केत नं	सङ्केत नं.	
	दस्तखत:	दस्तखत:				
	मिति:	मिति:				